

Unaudited Financial Results (Quarterly)

2nd Quarter ended of Fiscal Year 2082/83

NPR. in '000'

Statement of Financial Position	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Quarter Ending
Assets			
Cash and Cash Equivalent	49,899	47,823	66,499
Due from NRB	612,609	162,277	538,735
Placements with BFIs	4,940,000	5,060,000	4,710,000
Loan and Advances	27,411,623	26,184,367	23,262,586
Investments Securities	8,127,659	10,451,643	7,081,116
Investment in Subsidiaries and Associates	-	-	-
Property and Equipment	51,189	54,947	66,822
Goodwill and intangible Assets	457	494	1,447
Other Assets	24,778	49,478	18,144
Total Assets	41,218,214	42,011,029	35,745,349
Capital and Liabilities			
Paid up Capital	21,600,000	21,600,000	21,600,000
Reserves and surplus	3,185,732	4,312,600	3,572,539
Deposits	8,116,274	7,819,665	7,515,539
Borrowings	-	-	-
Bond and Debenture	7,267,960	7,267,096	2,283,326
Other liabilities and provisions	1,048,248	1,011,668	773,945
Total Capital and Liabilities	41,218,214	42,011,029	35,745,349
Statement of Profit or Loss	Up to this Quarter	Up to Previous Quarter	Up to Corresponding Previous Year Quarter
Interest income	1,228,133	621,865	1,243,919
Interest expense	487,413	248,771	199,386
Net interest income	740,720	373,094	1,044,533
Fee and commission income	15,212	12,753	14,562
Fee and commission expense	21	13	26
Net fee and commission income	15,191	12,740	14,536
Other operating income	-	-	-
Total operating income	755,911	385,834	1,059,069
Impairment charge/(reversal) for loans and other losses	29,401	12,272	(22,889)
Net operating income	726,510	373,562	1,081,958
Personnel expenses	101,164	52,193	134,472
Other operating expenses	38,756	23,054	30,297
Operating profit	586,590	298,315	917,189
Non-operating income/(expense)	247	55	71
Profit before tax	586,837	298,370	917,260
Income tax	176,897	89,830	275,274
Profit/(loss) for the period	409,940	208,540	641,986
Other comprehensive income	(25,337)	(61,282)	15,225
Total comprehensive income	384,603	147,258	657,211
Distributable Profit			
Net profit/(loss) as per profit or loss	409,940	208,540	641,986
Add/Less: Regulatory adjustment as per NRB Directive	(62,048)	(33,125)	(119,875)
Free profit/(loss) after regulatory adjustments	347,892	175,415	522,111
Ratios			
Capital fund to RWA	72.49%	76.21%	80.18%
Tier 1 Capital to RWA	71.67%	75.40%	79.38%
CET 1 Capital to RWA	71.67%	75.40%	79.38%
Non-performing loan (NPL) to Total loan (As per NRB Directive)	-	-	0.30%
Total loan loss provision to Total NPL (As per NRB Directive)	-	-	-
Cost of Funds	6.27%	6.34%	6.89%
Credit to Deposit Ratio (As per NRB Directive)	69.58%	67.09%	71.85%
Base Rate	6.74	6.80	-
Basic Earnings Per Share	3.80	3.86	5.94
Diluted Earnings Per Share	3.80	3.86	5.94
Return on Equity	3.24%	3.22%	5.17%
Return on Assets	1.98%	1.99%	4.05%

Notes

- The Bank has approved Loan amounting NPR. 45,741 million as of Poush end, 2082 and the drawdown of the loan shall be as per disbursement schedule.
- Bank has started the practice of publishing base rate from Magh 2081. Average base rate for last three months is 6.77%.
- The Financial Statement has been prepared in accordance with the Interim Financial Reporting format provided in NRB Direction no. 04, NFRS 9- Expected Credit Loss Related Guidelines, 2024, Interest Recognition Guidelines 2025 and the principles and policies adopted by the Bank in accordance with NFRS. Further the bank has measured impairment loss on Loans and Advances as per norms prescribed by Nepal Rastra Bank for loan loss provision provided in NRB Direction no. 02, being higher of amount prescribed by Nepal Rastra Bank for loan loss provision and the amount determined as per NFRS 9.
- Previous period figures have been regrouped/rearranged/restated wherever necessary.
- The above figures are subject to change as per the direction of the Regulator/ External auditor.
- The Financial Results has been published in the Bank's website- www.nifrabank.com.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ बमोजिमको विवरण (नियम २६ को उपनियम १ सँग सम्बन्धित)

१. वित्तीय विवरण

- क) बैंकको आब २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरण यसै साथ प्रकाशित गरिएको छ ।
ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आमदानी (रु)	३.८०	प्रति शेयर कुल सम्पत्तिको मूल्य (रु)	१९०.८३
मूल्य आमदानी अनुपात	६८.४६	तरलता अनुपात (%)	९९.०१
प्रति शेयर नेटवर्थ (रु)	११४.७५	सम्पत्तिमा प्रतिफल (%)	१.९८
इक्विटिमा प्रतिफल (%)	३.२४	औसत ईल्ड (%)	६.०९

२. व्यवस्थापकिय विश्लेषण

- क) समिक्षा अवधिमा बैंकले स्वीकृत गरेको परियोजनाहरूमा आवधिक अनुगमन गर्दै थप कर्जा प्रवाह गर्ने क्रम जारी राखेको छ । साथै थप परियोजनाहरू पनि विश्लेषणका अवस्थामा रहेका छन् ।
ख) बैंकले निजि-सार्वजनिक साभेदारी अन्तर्गत निर्माण गर्ने सम्भाव्यता रहेको शहरी पूर्वाधार, औद्योगिक पूर्वाधार र उर्जा व्यापार परियोजनामा SPV model मा लगानी गर्न सरोकारवाला सँगको छलफल र अध्ययनको कार्य अगाडी बढाएको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण

- क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्था विरुद्ध कुनै मुद्दा दायर भएको भए ।
- हालसम्म बैंक विरुद्ध कुनै मुद्दा दायर नभएको ।
ख) संगठित संस्थाको संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा दायर मुद्दा ।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको ।
ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए ।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

- समिक्षा अवधिमा शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्य, कुल कारोवार भएको दिन र कुल कारोवार भएको संख्या र शेयर विवरण देहाय बमोजिम रहेको छ ।

अधिकतम मूल्य (रु.)	२९४।३०	कुल कारोवार दिन	५५
न्यूनतम मूल्य (रु.)	२५५।९०	कुल कारोवार संख्या	३१,४६६
पौष मसान्तको अन्तिम मूल्य (रु.)	२६०।००	कुल कारोवार शेयर संख्या	७,२२३,८७२

५. समस्या तथा चुनौती

- क) आन्तरिक समस्या तथा चुनौती
- बैंकको सम्पत्ति तथा दायित्वको वेमेलका कारण उत्पन्न हुने जोखिमको व्यवस्थापन ।
- बजारको व्याजदरमा हुने उतारका कारण खुद ब्याज आमदानीमा आउने कमीको व्यवस्थापन ।
ख) बाह्य समस्या र चुनौती
- राजनैतिक अस्थिरता तथा व्यवसायीहरूको आत्मविश्वासमा हास ।
- अर्थतन्त्रमा आएको मन्दिका कारण पर्याप्त संख्यामा थप परियोजनाहरूका अवसरहरू नहुनु ।
- नयाँ परियोजनाहरूको लगानीमा बैंक तथा वित्तीय संस्थाहरू बीच तीव्र प्रतिस्पर्धा ।
ग) रणनीति
- ऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन एवं पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरूमा गरिने कर्जा लगानीमा विविधिकरण ।
- आयआर्जन गर्ने नयाँ क्षेत्रहरू विस्तार तथा ऋण उपकरण मार्फत लगानीको स्रोत परिचालनमा जोड ।
- प्रदेश र स्थानीय सरकार सहितको संलग्नतामा पूर्वाधारको परियोजनाहरूको पहिचान गर्दै सोमा निज क्षेत्रको लगानी प्रवर्द्धन गर्ने ।
- समग्र जोखिम व्यवस्थापनको आधारभुत पक्षहरूलाई सवालिकरण गर्ने ।

६. संस्थागत सुशासन

- बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशन तथा परिपत्रहरूको पूर्ण रुपमा पालना गरिएको छ । संस्थागत सुशासनलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको र संस्थागत सुशासन सम्बन्धी निर्देशन तथा परिपत्रहरूको अक्षरस पालना गरिएको छ ।
- आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्न लेखापरीक्षण समिती (Audit Committee), जोखिम व्यवस्थापन समिती (Risk Management Committee) र सम्पत्ति शुद्धिकरण निवारण समिती (AML/CFT Committee) गठन गरिएको छ । साथै, नेपाल राष्ट्र बैंक, बाह्य तथा आन्तरिक लेखापरीक्षकबाट दिईएका सुझाव तथा निर्देशनहरूलाई कार्यान्वयन गराउनुका साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन व्यवस्थापनलाई सल्लाह र सुझावहरू निरन्तर रुपमा प्रदान गरिएको छ ।
- कारोवारलाई छिटो, छरितो, चुस्त तथा वैज्ञानिक बनाउन तथा अन्य आवश्यक रणनीति तय गर्न व्यवस्थापन समिती (MANCOM), सम्पत्ति/दायित्व व्यवस्थापन समिती (ALCO) र व्यवस्थापन स्तरको कर्जा समिती (Management Credit Committee) लगायतका विभिन्न समितिहरू क्रियासिल रहेका छन् ।
- नियमक निकायहरूबाट प्राप्त हुने निर्देशन, नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षण प्रतिवेदन, आन्तरिक तथा बाह्य लेखापरीक्षण प्रतिवेदनमा औल्याईएका सुझाव तथा निर्देशनहरूलाई यस बैंकले सदैव पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखि काम कारवाही अगाडी बढाउन बैंकका संचालक समिती र व्यवस्थापन प्रतिवद्ध रहेका छन् ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

- आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् तथा लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाईएको छैन ।



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड
(नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंक)

Krishna Tower, Baneshwor, Kathmandu, Nepal
Tel: 977-01-4794197/4790818
www.nifrabank.com
Email: info@nifrabank.com

